

विशेष बाढी पूर्वानुमान बुलेटिन (Special Flood Forecast Bulletin)

(जारी मिति: २०७८-०३-१४ गते साँझ ०८ बजे)

२०७८।०३।१६ गते देखि प्रदेश १, प्रदेश २, बाग्मति प्रदेश र गण्डकी प्रदेशका नदीहरूमा जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान रहेकोले यो विशेष बाढी बुलेटिन जारी गरिएको छ।

- सप्तकोशी नदी र यसका सहायक नदीहरू विशेषगरी तमोर, सुनकोशी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह आसपास पुग्ने सम्भावना रहेको।
- नारायणी नदी र यसका सहायक नदीहरू विशेषगरी त्रिशुली, बुढिगण्डकी, मर्स्याङ्दी तथा यीनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको।
- बाग्मती, कन्काई, कमला र यीनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्ने सम्भावना रहेको।
- प्रदेश १, प्रदेश २, बाग्मति प्रदेश र गण्डकी प्रदेश भई बहने मध्यपहाड, चुरे तथा तराईका ससाना खोलाहरूमा अकस्मिक वहाव (flash flood) आउन सक्ने सम्भावना रहेको।

महाशाखाबाट जारी हुने नियमित बुलेटिन, फेसबुक र ट्विटर मार्फत यस सम्बन्धि जानकारी अध्यावधिक समेत गरिने छ।

सरोकारवालाका लागि परामर्श (Advisory):

२०७८ असार १६ देखि १९ गते सम्म तमोर, सुनकोशी लगायत सप्तकोशी नदीका सहायक नदीहरू र त्रिशुली, बुढिगण्डकी, मर्स्याङ्दी लगायत नारायणी नदीका सहायक नदीहरू तथा प्रदेश १, प्रदेश २, बाग्मति प्रदेश र गण्डकी प्रदेश भई बहने मध्यपहाड, चुरे तथा तराईका ससाना खोलाहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुवान भईरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउनुहुन अनुरोध छ।

(बाढी पूर्वानुमान बुलेटिन यस विभागको वेवसाइट मा समेत हेर्न सकिने छ) विभागको फेसबुकपेज [Nepal Flood Alert](#) (नेपाल बाढी सूचना) हेरौं । विभागको ट्विटर पेज: [Nepal Flood Alert](#) (नेपाल बाढी सूचना) हेरौं ।

नोट: **पहेलो** रङले **मध्यम जोखिम** रहेको संकेत गर्छ । **रातो** रङले **उच्च जोखिमको** संकेत गर्छ ।